

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

२०८२ बैशाख ०१ गते देखि २०८२ असार मसान्तसम्म
सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण




बागमती प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय
डिभिजन वन कार्यालय राप्ती
मनहरी, मकवानपुर

2.1.103

विषय सूची

१. कार्यालयको प्रकृति र स्वरूप.....	1
२. कार्यालयको काम, कर्तव्य र अधिकार.....	3
३. कर्मचारी विवरण.....	6
४. कार्यालयबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	6
५. सेवा प्रदान गर्ने फाँट र जिम्मेवार कर्मचारीहरू.....	7
६. निवेदन, उजुरी उपर निर्णय गर्ने अधिकारी.....	7
७. निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	7
८. सम्पादन गरेको कामको विवरण.....	7
९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम/पद.....	9
१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची (मुख्य-मुख्य).....	9
११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण.....	9
१२. तोकिए बमोजिमका अन्य विवरण.....	10
१३. सार्वजनिक निकायको वेबसाइट.....	10
१४. वैदेशिक सहायता, ऋण, अनुदान एवं सम्झौता सम्बन्धी विवरण.....	10
१५. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन.....	10
१६. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली.....	10
१७. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको.....	10
१८ सार्वजनिक निकायमा सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण.....	10

2, 10, 10



१. कार्यालयको प्रकृति र स्वरूप

परिचय:

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको राजधानीमा अवस्थित मध्यपहाडी क्षेत्रमा पर्ने मकवानपुर जिल्ला प्राकृतिक स्रोतले सम्पन्न जिल्ला मानिन्छ । यस जिल्लाको सदरमुकाम हेटौँडा उप-महानगरपालिका काठमाडौँबाट दक्षिण दिशामा ८९ कि.मि.को दुरीमा अवस्थित रहेको छ । यस जिल्लाले नेपालको १.६६% भू-भाग ओगटेको छ । जिल्लाको पश्चिमी भाग, पूर्वी भागको तुलनामा बढि फराकिलो रहेको छ । यस जिल्लाको सिमाना पूर्वमा सिन्धुली, ललितपुर र काभ्रे जिल्लाको सिमाना हुँदै बागमती नदी, पश्चिममा चितवन जिल्लाको सिमाना हुँदै लोथर खोला, उत्तरमा धादिङ्ग र काठमाण्डौँ जिल्लाको सिमाना हुँदै चन्द्रागिरी पर्वत तथा दक्षिणमा बारा, पर्सा, र रौतहट जिल्लाको सिमाना हुँदै चुरे पहाड पर्दछ ।

वि.सं. २०१६ साल देखि राप्ती वन डिभिजन कार्यालयको नामबाट कार्यालय स्थापना भई यस जिल्लाको वनको संरक्षण, सम्बर्द्धन एवं व्यवस्थापन कार्य सञ्चालन हुँदै आएकोमा वि.सं. २०२६ सालमा प्रधान वन कार्यालयको नामबाट कार्यालय स्थापना भएको देखिन्छ । तत्पश्चात वि.सं. २०४० सालमा जिल्ला वन कार्यालय मकवानपुरको स्थापना भएको र समय सापेक्ष वन संगठनमा हुने परिवर्तनले फिल्ड स्तरमा रहने कार्यालयहरूको संरचनामा समेत फेरबदल भई नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय (सचिव स्तर) को मिति २०७०/४/२८ को निर्णय अनुसार यस जिल्लामा ३ वटा सेक्टर र १५ वटा ईलाका वन कार्यालयहरू रहेकोमा देशको राजनैतिक प्रणालीको पुर्नसंरचना भई संघिय संरचना अनुरूप नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७५/३/३२ को निर्णय अनुसारको स्वीकृत संगठन संरचना बमोजिम यस जिल्लामा डिभिजन वन कार्यालय, मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरी गरी २ वटा डिभिजन वन कार्यालय र सो अन्तर्गत ८/८ वटा सब डिभिजन गरी १६ वटा सब डिभिजन वन कार्यालय रहने गरी संगठनको पुर्नसंरचना गरिएको छ । मकवानपुर जिल्ला अन्तर्गत जम्मा १० वटा स्थानीय तहहरू पर्दछन् । ती स्थानीय तहहरू मध्ये डिभिजन वन कार्यालय राप्ती, मनहरी, मकवानपुर अन्तर्गत मनहरी गाउँपालिका, राप्तीराङ्ग गाउँपालिका, कैलाश गाउँपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको सम्पूर्ण क्षेत्र तथा भिमफेदी गाउँपालिकाको वडा नं. १, २, ४ र ९ तथा हेटौँडा उपमहानगर पालिकाको वडा नं. ३, ११ र १९ र वडा नं. १ को राप्तीखोला पश्चिमको क्षेत्र पर्दछ । वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट प्रकाशित राष्ट्रिय वन श्रोत सर्वेक्षण प्रतिवेदन, २०७१ बमोजिम जिल्लाको जम्मा क्षेत्रफल २,४४,३३६ हेक्टर मध्ये १,६६,५३३ हेक्टर वन क्षेत्रले ओगटेको छ । यस डिभिजन वन कार्यालय अन्तर्गत निम्न ८ वटा सबडिभिजन वन कार्यालयहरू रहेका छन् ।

Handwritten signature

Handwritten signature
हेम बहादुर थापा
डिभिजनल वन अधिकृत
नयाँ, तह



क्र.सं.	सब डिभिजन वन कार्यालयको नाम	वनको क्षेत्रफल हेक्टर	वनक्षेत्र बाहेको क्षेत्रफल हेक्टर	जम्मा क्षेत्रफल हेक्टर	मुकाम	कैफियत
१	मनहरी	५७१०	७३	६४८३	मनहरी	
२	राक्सीराङ्ग	१५०७५	७६०३	२२६७८	चैनपुर	
३	बसामाडी	५५१६	३१९९	८७१५	सानानटार	
४	भैसे	९५५१	२३४८	११८९९	भैसे	
५	कैलाश	१५५४२	४९१२	२०४५४	नामटार	
६	पालुङ्ग	६७०२	३७५३	१०४५४	झम्केधरी	
७	चित्लाङ्ग	५६६९	२९८९	८६५८	बज्रवाराही	
८	ईन्द्रसरोवर	६४४०	३२९३	९७३३	सिमलाङ्ग	
	जम्मा	७०,२०५	२८,८७०	९९,०७४		

हस्तान्तरण भएका वन क्षेत्रको विवरण:

सि.नं.	वन क्षेत्रको विवरण	संख्या	क्षेत्रफल (हेक्टर)	कैफियत
१	सरकारद्वारा व्यवस्थित वन		३८७२७	
२	सामुदायिक वन उपभोक्ता समुह	२०५	३४०७७	
३	कवुलियति वन समुह	२६२	१२५१.२	
४	धार्मिक वन समुह	४	१२.६	
५	निजी वन	१००	४३.४	

लक्ष्य:


वन र जैविक विविधताको दिगो उपयोगद्वारा वन पैदावारको व्यवसायिकरण तथा एकीकृत व्यवस्थापन मार्फत चुरे लगायतका जलाधारहरूको स्वस्थता कायम गरी परिस्थितिकीय सेवा प्रवाहलाई अक्षुण्ण राखे ।

उद्देश्य:

- वन क्षेत्र एवं जैविक विविधताको संरक्षण गर्ने ।
- दिगो वन व्यवस्थापन पद्धति अवलम्बन गरी वन व्यवस्थापन गर्ने ।
- वनजन्य उत्पादन, सेवाको सदुपयोग र व्यवसायीकरणबाट वन पैदावारको सुलभ आपूर्ति, थप रोजगारी सिर्जना र जीविकोपार्जन स्थार गर्ने ।
- पारिस्थितिकीय दृष्टिकोणबाट संवेदनशिल क्षेत्रहरूको जलाधार, चुरे, जैविक विविधता, संरक्षित वन, विशेष प्रजाति तथा इकोसिष्टम संरक्षण समेत दिगो व्यवस्थापन गर्ने ।

Handwritten signature

Handwritten signature
हम बहादुर थापा
डिभिजनल वन अधिकृत
नदी तह



- उच्च मूल्यका वनस्पति र जडीबुटीहरूको पहिचान, दिगो सङ्कलन, प्रविधि विकासको साथै व्यावसायिकरण र बजारीकरण गर्न समुदाय तथा निजीक्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गर्ने ।
- जलवायु परिवर्तन जोखिम न्यूनीकरणको लागि उपयुक्त निष्प्रभाविकरण तथा अनुकूलन कार्यक्रम सञ्चालन गर्ने ।

२. कार्यालयको काम, कर्तव्य र अधिकार


डिभिजन वन कार्यालय राप्ती मनहरीमा रहने शाखाहरू र तिनीहरूको कार्य विवरण देहाय बमोजिम रहेको छः

योजना तथा अनुगमन शाखा

- स्थानीय स्तरबाट माग भई आउने वनसम्बन्धी योजनालाई वन कार्यालयको वार्षिक योजनामा समावेश गरी वार्षिक कार्यक्रम तर्जुमा गरी सम्बन्धित निकायमा पेश गर्ने,
- स्वीकृत वार्षिक कार्यक्रमको डिभिजनल वन अधिकृतसँग समन्वय एवं परामर्श गरी समयमा नै कार्य आदेश बनाई पेश गर्ने गराउने,
- आदेश बमोजिमको समय मै प्रगति हासिल गर्नको लागि क्षेत्र छनौट लागत अनुमान तयारी साथै कामको फलोअप, समन्वय तथा छलफल गरी आवश्यक भए समय मै कार्य सम्पन्न गर्नलाई ताकेता समेत गर्ने,
- भए गरेको कामको प्रगति समयमा नै समन्वय तथा छलफल गरी सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने,
- समुदायद्वारा व्यवस्थित वनहरूको अनुगमनको व्यवस्था मिलाउने सुधार गर्नुपर्ने विषयको तुरुन्त जानकारी गराइ नीति नियम अनुसार सुधार गर्ने व्यवस्था मिलाउने तथा मिलाउन लगाउने,
- विभिन्न आयोजना अन्तरगत संचालित वन विकास कार्यहरूको नियमित अनुगमनको शिलशिलामा प्राविधिक सहयोग थप आवश्यक भएमा डिभिजनल वन अधिकृतलाई परामर्श तथा राय पेश गर्ने,
- सामुदायिक वन, कबुलियती वन, धार्मिक वन, चक्ला वन तथा संरक्षित वनको निर्दिष्ट कार्ययोजना बमोजिम कार्य भएको छ छैन नियमित रूपमा अनुगमन गरी डिभिजनल वन अधिकृत समक्ष प्रतिवेदन पेश गर्ने,
- सब डिभिजन वन कार्यालयहरूको वन विकास कार्यहरूको मासिक, त्रैमासिक, अर्ध वार्षिक तथा वार्षिक प्रगत विवरणहरू संकलन गरी डिभिजन वन अधिकृत समक्ष पेश गर्ने,
- डिभिजन वन कार्यालयमा सम्झौता गरी संचालन हुने योजनाहरू गैर सरकारी सेवा प्रदायकहरूसँग सम्झौता गरी संचालन हुने कामको गुणस्तर जाँच्ने तथा अनुगमन गरी डिभिजन वन अधिकृत समक्ष प्रतिवेदन पेश गर्ने,
- समुदायद्वारा व्यवस्थित वनहरूको वनसम्बन्धी तथ्याङ्क संकलन र अध्यावधिक गर्ने,

[Signature]

[Signature]
हम बहादुर थापा
डिभिजनल वन अधिकृत
नवो तह




- डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्रको वार्षिक/आवधिक रणनीति वन व्यवस्थापन कार्य योजना तयार गर्नको लागि डिभिजनल वन अधिकृतलाई प्राविधिक सहयोग गर्ने,
- आवधिक वन व्यवस्थापन कार्य योजना तथा क्षेत्रगत तथा रणनीतिगत योजनामा समावेश गर्नुपर्ने विवरणहरू तयारगर्ने,
- डिभिजन वन कार्यालयलाई वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,
- शाखाको प्रकृतिसँग मिल्ने गरी तोकिएका र तोकिने अन्य कार्यहरू गर्ने ।

वन व्यवस्थापन शाखा

- सरकारद्वारा व्यवस्थित वन, संरक्षण वन, सामुदायिक वन, कबुलियती वन, धार्मिक वन लगायतका वनको कार्य योजना तयारी, स्वीकृति र कार्यान्वयन सम्बन्धी कार्य,
- वन क्षेत्रको जग्गा अन्य प्रयोजनका लागि उपलब्ध गराउनु पर्ने र जग्गा उपलब्ध गराउने क्रममा भएको सम्झौताको कार्यान्वयन गर्ने गराउने,
- सम्झौता बमोजिम गर्नुपर्ने कार्यहरूको नियमित अनुगमन गरी डिभिजनल वन अधिकृत समक्ष प्रतिवेदन पेश गर्ने,
- प्रचलित कानुन बमोजिम वन क्षेत्रको जग्गा अन्य प्रयोजनको लागि दिएको जग्गाको तथ्याङ्क अध्यावधिक गर्ने गराउने,
- नियमित मुल्यांकनबाट प्राप्त सुझावलाई लागु गर्ने व्यवस्था मिलाउन लगाउने,
- वन पैदावार संकलन एवं बिक्री वितरणको लागि प्रचलित ऐन नियम, विभागीय नीति निर्देशिका बमोजिम नियमित देखिएमा राय साथ पेश गर्ने तथा निर्णय बमोजिम गर्ने गराउने,
- नीजि तथा कृषि वन विस्तारको लागि नर्सरी संचालन, वन विकास र सम्बर्द्धन सम्बन्धित कार्य गर्ने गराउने,
- वन क्षेत्रको सम्बन्धी कार्यहरू गर्ने र सब डिभिजन वन कार्यालयहरूलाई सहजीकरण गर्ने गराउने,
- वन कार्यालय, समुदाय, समूह एवं सरोकारवालाहरूलाई तालिम गैरकाष्ठहरूमा संलग्न गरी गराई मानवीय क्षमताको विकासमा सहयोग गर्ने,
- पर्यापर्यटन विकास प्रबर्द्धन र पूर्वाधारसम्बन्धी कार्य संचालन कार्य प्रचलित ऐन नियम बमोजिम गर्ने गराउने,
- स्थानीय तह एवं अन्य सरोकारवाला निकायहरूसँग वन व्यवस्थापन र पर्यापर्यटनसम्बन्धी कार्यहरूको समन्वय र संचालन गर्ने गराउने,
- डिभिजन वन कार्यालयलाई वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,
- डिभिजन वन कार्यालय तथा योजना शाखालाई वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,
- शाखाको प्रकृतिसँग मिल्ने गरी तोकिएका र तोकिने अन्य कार्यहरू गर्ने ।

21/01/07

हम बहादुर थापा
डिभिजनल वन अधिकृत
मनो रत



वन तथा जैविक विविधता संरक्षण शाखा

- वर्तमान नीतिनियम बमोजिम नदीजन्य पदार्थको संकलन तथा व्यवस्थापन कार्यको स्थानीय तह तथा जिल्ला अनुगमन समितिसंग समन्वय गरी आवश्यक कार्य सम्पादन गर्ने गराउने,
- वातावरण संरक्षण ऐन तथा नियमवाली बमोजिम गर्नुपर्ने कार्यहरू गर्ने गराउने,
- वन संरक्षणको लागि वन सुरक्षा कार्य योजना, अग्नि संरक्षण कार्य योजना, समन्वय कार्य योजना चरिचरन नियन्त्रण कार्य योजना तयार गर्ने,
- वन संरक्षण तथा वन र वन्यजन्तु अपराध नियन्त्रणको लागि, मुद्दा सम्बन्धी कार्यहरू गर्ने गराउने,
- वन्यजन्तु संरक्षण तथा उद्धार राहत तथा क्षतिपुर्ति सम्बन्धी कार्यहरू गर्ने गराउने,
- वन्यजन्तु, वन, जैविक विविधता र वातावरण संरक्षणसम्बन्धी सामग्री उत्पादन गरी प्रचार प्रसार गर्ने गराउने,
- जिल्ला वन पैदावार आपूर्ति समिति सदस्य सचिव वा तोकिए बमोजिम प्रतिनिधित्व गर्ने,
- डिभिजन वन कार्यालयलाई वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,
- शाखाको प्रकृतिसँग मिल्ने गरी तोकिएका र तोकिने अन्य कार्यहरू गर्ने।

वन उद्यम तथा सदुपयोग शाखा


- वन व्यवस्थापन समूहका दैनिक प्रशासनसँग सम्बन्धित वित्तीय कारोवार, प्रस्तावना लेखन तथा प्रेषणका लागि आवश्यक पत्राचार गर्ने गराउने,
- वन पैदावारमा आधारित उद्योग दर्ता, नविकरण तथा वन पैदावारको सदुपयोगसम्बन्धी कार्य,
- वन पैदावार सदुपयोग लागि सःमिल फर्निचर उद्योगसँग सम्बन्धी कार्यहरू गर्ने गराउने,
- दैनिक आइपर्ने सम्बन्धित निर्णय गर्नुपर्ने बाहेकको कार्यको लेखापढी र पत्राचार गर्ने,
- निजी वन, शहरी वन, सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- राष्ट्रिय तथा निजी वनको वन पैदावार सदुपयोग सम्बन्धी कार्य,
- गैरकाष्ठ वन पैदावार खेती तथा विस्तार एवं उद्योगसँग सम्बन्धित कार्यको लागि शर्त बमोजिम कार्य गर्ने गराउने। सोसम्बन्धी आवश्यक पत्राचार गर्ने गराउने,
- डिभिजन वन कार्यालयलाई वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,
- शाखाको प्रकृतिसँग मिल्ने गरी तोकिएका र तोकिने अन्य कार्यहरू गर्ने।

कर्मचारी प्रशासन शाखा

- डिभिजन वन कार्यालय तथा सब डिभिजन वन कार्यालय एवं सशस्त्र वन सुरक्षा शाखामा कार्यरत कर्मचारीहरूको बिदा, हाजिरी तथा व्यक्तिगत अभिलेख राखे,
- कार्यालयको सम्पतिको स्याहार, सम्भार तथा मर्मत गर्ने व्यवस्था मिलाउन डिभिजनल वन अधिकृतलाई सहयोग गर्ने,

2074/02

हम प्रहलदुर थापा
डिभिजनल वन अधिकृत
नवी तह



- कार्यालयबाट हुने नियमित बैठको तयारी तथा निर्णयहरू सम्प्रेषण गर्ने,
- कार्यालयको दैनिक प्रशासनिक कार्यहरू गर्ने,
- डिभिजन वन कार्यालय, अन्तर्गत सब डिभिजन वन कार्यालयहरूको समय समयमा अनुगमन निरीक्षण गरी प्रतिवेदन पेश गर्ने,
- प्रशासन शाखासम्बन्धी सम्पूर्ण काम कारवाहीको बारेमा डिभिजनल वन अधिकृतलाई नियमित रूपमा जानकारी गराउने,
- कार्यालयको भौतिक साधनहरूको स्याहार सम्भार मर्मत तथा संरक्षण गर्ने व्यवस्था मिलाउने,
- यस शाखालाई निजामती सेवा ऐन तथा नियमावलीले निर्दिष्ट गरीएका अन्य कार्यहरू गर्ने,
- डिभिजन वन कार्यालयलाई वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,
- कार्यालयमा विभिन्न काम लिएर आउने सेवाग्राहीहरूको काममा सहजीकरण गर्ने,
- कार्यालयबाट सम्पादन हुने कामहरूको बारेमा सेवाग्राहीहरूलाई जानकारी गराउने,
- शाखाको प्रकृतिसँग मिल्ने गरी तोकिएका र तोकिने अन्य कार्यहरू गर्ने ।

आर्थिक प्रशासन शाखा

- स्वीकृत बजेट र अख्तियारी बमोजिम बजेट निकासा, खर्च लेख्ने र सो अनुसार तयार गर्नुपर्ने कागजातहरू तयार गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने,
- आर्थिक ऐन, नियम बमोजिम तोकिएका कार्यहरू गर्ने गराउने,
- लेखापरीक्षण तथा बेरुजु फछ्यौट समयमा नै गर्ने गराउने,
- कार्यालयको योजना निर्माण तथा प्रगति तयारी अन्य शाखाहरूलाई समन्वय र सहयोग गर्ने,
- डिभिजन वन कार्यालयलाई वार्षिक प्रतिवेदन तयार गर्न सहयोग गर्ने,
- शाखाबाट सम्पादन हुने कामहरूको बारेमा सेवाग्राहीहरूलाई जानकारी गराउने,
- शाखाको प्रकृतिसँग मिल्ने गरी तोकिएका र तोकिने अन्य कार्यहरू गर्ने ।


३. कर्मचारी विवरण

- स्वीकृत कर्मचारी दरबन्दी संख्या: ७१
- करार सेवा कर्मचारी: ८
- जम्मा कर्मचारी संख्या: ६९ (करार समेत)
- रिक्त कर्मचारी संख्या: २

४. कार्यालयबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि प्रचलित ऐन नियम तथा नागरिक वडा पत्रमा उल्लेख भए बमोजिम ।

Handwritten signature

Handwritten signature
हाम्रो महासचिव थापा
डिभिजनल वन अधिकृत
नवो तह



५. सेवा प्रदान गर्ने फाँट र जिम्मेवार कर्मचारीहरू

क्र.सं.	फाँट	कर्मचारीको नाम	पद
१	कर्मचारी प्रशासन शाखा	मनोज कुमार लामिछाने	प्रशासन अधिकृत (अधिकृतस्तर छैठौं)
२	आर्थिक प्रशासन शाखा	गुणराज राई	लेखा अधिकृत (अधिकृतस्तर सातौं)
३	वन व्यवस्थापन शाखा	सुरेश प्रसाद गुप्ता	वन अधिकृत (अधिकृतस्तर आठौं)
४	वन उद्यम तथा सदुपयोग शाखा	सुरेश प्रसाद गुप्ता	वन अधिकृत (अधिकृतस्तर आठौं)
५	योजना तथा अनुगमन शाखा	दामोदर पाण्डे	वन अधिकृत (अधिकृतस्तर आठौं)
६	वन तथा जैविक विविधता संरक्षण शाखा	कमल कान्त खरेल	वन अधिकृत (अधिकृतस्तर सातौं)
७	८ वटा सब डिभिजन वन कार्यालयहरू		

६. निवेदन, उजुरी उपर निर्णय गर्ने अधिकारी
डिभिजनल वन अधिकृत श्री हेम बहादुर थापा


७. निर्णय उपर उजुरी सुन्ने अधिकारी
डिभिजनल वन अधिकृत श्री हेम बहादुर थापा

८. सम्पादन गरेको कामको विवरण
यस कार्यालयबाट आ.व. २०८१/०८२ मा सम्पादन गरेको मुख्य मुख्य कामको विवरणहरू
आ.व. २०८१/०८२ वार्षिक राजस्व सङ्कलन

राजस्व शीर्षक	२०८१/०८२ अवधीको रकम (रु.)
१४२१२ सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम	
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	८३,२१४
१४२५३ व्यवसाय रजिष्ट्रेशन दस्तुर	७२,२००
१४२६४ वन क्षेत्रको अन्य आय	१,५५,८२९
१४३११ न्यायिक दण्ड जरिवाना र जफत	
१४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत	१०००
१५१११ बेरुजु	३००
३३३६१ वन क्षेत्रको रोयल्टी	२९,६३,४३२
३३३१७ मू.अ.कर	४४,५४,७८८

[Handwritten signature]

[Handwritten signature]
हेम बहादुर थापा
डिभिजनल वन अधिकृत
नयाँ तह



वन वन्यजन्तु अपराध विवरण, वन वन्यजन्तु उद्धार व्यवस्थापन सम्बन्धी विवरण

सि.नं.	विवरण	संख्या/परिमाण	कैफियत
१	मुद्दा सम्बन्धी विवरण, दायरी र फछ्यौट		
क	वन पैदावारसंग सम्बन्धित संख्या	१	
ख	वन्यजन्तुसंग सम्बन्धित संख्या	०	
ग	वन पैदावारसंग सम्बन्धित फछ्यौट/फैसला संख्या	०	
घ	वन्यजन्तुसंग सम्बन्धित फछ्यौट/फैसला संख्या	०	
ङ	मुद्दामा बरामद भएको काठ लिलाम (क्यू फि)	११८८.७४	उत्तिस, चिलाउने
च	मुद्दामा बरामद भएको गैहकाष्ठ वन पैदावार लिलाम (के.जी)	७५५ के जी	गोल
२	वन्यजन्तु उद्धार संख्या		
क	वन्यजन्तुको उद्धार	५	अजिङ्गर मृग
ख	वन्यजन्तुको मृत्यु	२	
३	मानव वन्यजन्तु द्वन्द्व तथा क्षति		
क	वन्यजन्तु	०	

वेरुजुको विवरण:

वेरुजुको वर्गीकरण	जम्मा वेरुजु
नियमित गर्ने	२२,०९,५५८.६
असुल गर्ने	७५,६६४.३६
जम्मा वेरुजु	२२,८५,२२२.९६

विरुवा उत्पादनको विवरण


क्र.सं.	विरुवा उत्पादन स्थल	ठेगाना	परिमाण	कैफियत
१	डि.व.का नर्सरी	मनहरी	३०,०००	२०,००० वहुवर्षिय विरुवा १०,००० डालघास लगायतको विरुवा
२	स डि व का पालुङ	झम्केश्वरी	१२,०००	सवै वहुवर्षिय विरुवा

विरुवा वितरण र रोपणको विवरण:

विरुवाको प्रजाती	परिमाण	विरुवाको प्रजाती	परिमाण
डि.व.का नर्सरीको आ.व. २०८०/८१ को उत्पादित विरुवा	१३,०००	टिमुर	१४४००
वास	२,०००	पिकानट	३५०
आप	११००	मेकाडामिया	५१०
लिची	२१५०	एभोकाडो	१००
सुनकागती	४४५०		

Handwritten signature

Handwritten signature
हम बलुङ थापा
विभिन्न वन अधिकृत



९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम/पद

- कार्यालय प्रमुख: डिभिजनल वन अधिकृत श्री हेम बहादुर थापा
- सूचना अधिकारी: वन अधिकृत श्री दामोदर पाण्डे

१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची (मुख्य-मुख्य)

नीति/रणनीति

- वन विकास गुरु योजना, २०४५
- वन तथा वातावरण सम्बन्धि क्षेत्रगत तथा आवधिक योजनामा उल्लेखित नीति
- राष्ट्रिय सिमसार नीति, २०६९
- कबुलियती वन नीति, २०५८
- वन्यजन्तु पालन, प्रजनन तथा अनुसंधान कार्यनीति, २०६०
- राष्ट्रिय जैविक विविधता सम्बन्धि रणनीति, २०५९
- वन क्षेत्रको नीति, २०५७
- वन नीति २०७५

ऐन/नियमावली


- वन ऐन, २०७६ तथा वन नियमावली, २०७९
- प्रदेश राष्ट्रिय वन ऐन २०७६
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सो अन्तर्गत बनेका नियमावलीहरू
- भू-तथा जलाधार संरक्षण ऐन, २०३९ तथा भू-तथा जलाधार संरक्षण नियमावली, २०४२
- वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७


निर्देशिका/मार्गदर्शन

- सामुदायिक वन श्रोत सर्वेक्षण मार्गदर्शन (परिमार्जित), २०६९
- गैरकाष्ठ वन पवारको श्रोत सर्वेक्षण मार्गदर्शन, २०६९
- सामुदायिक वनको काठ दाउरा संकलन तथा बिक्रि वितरण निर्देशिका २०७९ (परिमार्जन, २०७५)
- सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन, २०७९
- वन पैदावार संकलन तथा बिक्रि वितरण निर्देशिका, २०७३
- सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३
- सामुदायिक वनको मार्गदर्शन, २०८१

११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

- बजेट १३,७९,१२,०००
- खर्च १०,५३,६८,०००


हेम बहादुर थापा
डिभिजनल वन अधिकृत
नवौ तह





बार्षिक प्रगति २०८१/०८२

सि.नं.	कार्यक्रमको नाम	कुल बिनियोजन (रु लाखमा)	खर्च (रु लाखमा)	वित्तीय प्रगति %
१	राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम	१९८.०२	१७३.१८	८७.४६
२	वातावरण संरक्षण तथा शहरी वन	१७६.५०	१६७.०२	९४.६३
३	डिभिजन वन कार्यालयहरु	८५०.१०	६०१.३८	७०.७४
४	डिभिजन वन कार्यालयहरु (वन सुरक्षा शैनिक समेत) (संघ शसर्त)	४५.५०	४०.४४	८८.८९
५	राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम (संघ शसर्त अनुदान)	४२.००	२७.५४	६५.५६
६	जडिवुटी विकास कार्यक्रम (संघ शसर्त अनुदान)	२४.००	९.९९	४१.६३
७	वातावरण विभाग (संघ शसर्त अनुदान)	३५.००	३४.१३	९७.५३
	कुल जम्मा	१३७१.१२	१०५३.६८	७६.८५

१२. तोकिए बमोजिमका अन्य विवरण

- नभएको

१३. सार्वजनिक निकायको वेबसाइट

डिभिजन वन कार्यालय राप्ती, मनहरी, मकवानपुरको वेबसाइट www.dforapti.bagamati.gov.np रहेको छ ।

१४. वैदेशिक सहायता, ऋण, अनुदान एवं सम्झौता सम्बन्धी विवरण

- नभएको

१५. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन

- नभएको

१६. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

- नभएको

१७. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको

- माग निवेदन २ र सूचना दिइएको २

१८ सार्वजनिक निकायमा सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण

- नभएको

[Handwritten signature]

[Handwritten signature]
राम बहादुर थापा
डिभिजनल वन अधिकृत
नवी तह



बागमती प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय राप्ती

मनहरी, मकवानपुर

फोन नं. ०५७-४१४१६५

वेबसाईट: www.dforapti.bagamati.gov.np

ईमेल: dforapti@gmail.com, rapdfo.mofe@bagamati.gov.np